



घ्याङलेख गाउँपालिका

गुन्चोब' ग'छु'स'बे'गा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०१

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री एस. के. बि एण्ड एशोसियट्स, सिन्धुली ।

९८४४४२२५००

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री मा.वि. अमले ।

बोधार्थ:

श्री मा.वि. अमले सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निर्देश प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुल्मी जिल्ला

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०२

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री एन. रायमाझी एण्ड एशोसियट्स, सिन्धुली ।

९८५५०४९५६०

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. टुनिभञ्ज्याङ ।

बोधार्थ:

श्री आ.वि. टुनिभञ्ज्याङ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


जिल्ला प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.तं. :- ४०३



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री घिमिरे एण्ड कम्पनी ।

९८४००८९३००

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री गणेश आ.वि. राँगेचौर ।

बोधार्थ:

श्री गणेश आ.वि. राँगेचौर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०४

हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री आर.पी. उप्रेती एण्ड कम्पनी रजिटेर्स, सर्लाही ।

९८४५८४६६०९

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री सरस्वती आ.वि. सुकाचुरी ।

बोधार्थ:

श्री सरस्वती आ.वि. सुकाचुरी सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०५



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री नेत्र कार्की एण्ड एशोसियेट्स रजिष्टर्ड अडिटर, सिन्धुली ।

९८४५९०६६९०

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. पटवाँस ।

बोधार्थ:

श्री आ.वि. पटवाँस सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


जिल्ला प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

मुद्दोस ग'ह्यु'स'व'ग

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०६



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री बद्रि एण्ड एसोसिएट्स, सिन्धुली ।

९८४४०४५९८२

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. बच्छिउंटार ।
२. श्री सूर्योदय आ.वि. पाँचघरे ।


लेखित प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री आ.वि. बच्छिउंटार सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
श्री सूर्योदय आ.वि. पाँचघरे सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।



घ्याङलेख गाउँपालिका

गुल्मी जिल्ला

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०६



हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री ए. डी. एण्ड एशोसियट्स, रजिष्टर्ड अडिटर्स सिन्धुली ।

९८५४०४९४८४

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. देविस्थान भञ्ज्याङ ।

बोधार्थ:

श्री आ.वि. देविस्थान भञ्ज्याङ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


नियुक्त प्रमुख प्राध्यापकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्'ये'व' ग'ङ्'य'व'ग'

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०८



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री के.आर. के. सि. एण्ड एशोसियट्स, रजिष्टर्ड अडिटर्स सिन्धुली ।

९८४४०४९९३०

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री कन्या आ.वि. केराबारी सल्ले ।
२. श्री शाहिठाकुर आ.वि. रातुचैनपुर

बोधार्थ:

श्री कन्या आ.वि. केराबारी सल्ले सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
श्री शाहिठाकुर आ.वि. रातुचैनपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४०९

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री आर.बि.सी. एण्ड कम्पनी । ।

९८५९९४९३९९

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री सिद्धार्थ आ.वि. आहाले ।

बोधार्थ:

श्री सिद्धार्थ आ.वि. आहाले सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्चोस ग'छुं'स'वे'गा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९०

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री राम के कार्की एण्ड एशोसियट्स, महोत्तरी ।

९८४२८२७०८६

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८३।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री जनप्रेमी आ.वि. खोलागाउँ ।

२. श्री मा.वि. हायुटार ।

बोधार्थ:

श्री जनप्रेमी आ.वि. खोलागाउँ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।

श्री मा.वि. मरिण हायुटार सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।

लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९९

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री एम. एस. एशोसियेट्स कम्पनी, काठमाडौं ।

९८४९२७६९६३

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८३।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री जनजागृति आ.वि. बस्तिपुर ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री जनजागृति आ.वि. बस्तिपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।



घ्याङलेख गाउँपालिका

गुन्'बे'ब' ग'बु'ब'ब'ग'

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९९



हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री एम.के. श्रेष्ठ एण्ड एशोसियेट्स, सिन्धुली ।

९८४४०४२६४६

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:


- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री शारदा मा.वि. भैंसे ।

बोधार्थ:

श्री शारदा मा.वि. भैंसे सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्ऱेब' ग'खुँ'स'ले'गा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९३

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री चम्लागाई एण्ड कम्पनी।

९८५९९३९२९२

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री ठाकुरथान आ.वि. शिखरपुर।

बोधार्थ:

श्री ठाकुरथान आ.वि. शिखरपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।

लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्चोस ग'छुं'स'वे'गा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९४

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री वि. डि. सापकोटा एण्ड एशोसियट्स, सिन्धुली ।

९८५४०४२०२९

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री लक्ष्मी आ.वि. भोटथुम ।
२. श्री शान्तेश्वरी आ.वि. रामपुर भञ्ज्याङ ।

बोधार्थ:

श्री लक्ष्मी आ.वि. भोटथुम सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
श्री शान्तेश्वरी आ.वि. रामपुर भञ्ज्याङ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुन्चोस ग'खुं स'वेगा

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९५

हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री वि. ए.टि.ओ. एण्ड कम्पनी भक्तपुर।
९८४९३८९९६७

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री नेत्रकाली आ.वि. बन्दिपुर।
२. नेत्रकाली सामुदायिक सिकाइ केन्द्र।


नितिश प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री नेत्रकाली आ.वि. बन्दिपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।
श्री नेत्रकाली सामुदायिक सिकाइ केन्द्र सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने।



घ्याङलेख गाउँपालिका

गुन्चोख गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९६९

हायुटार, सिन्धुली
मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री लवजु एशोसियट्स, भक्तपुर ।

९८५९९६६९०५

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८३।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री जनजागृति मा.वि. गोपे ।
२. श्री आ.वि. लप्से भञ्ज्याङ ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री जनजागृति मा.वि. गोपे सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
श्री आ.वि. लप्से भञ्ज्याङ सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।



घ्याङलेख गाउँपालिका

ཡུང་ལེགས་ ག་ཁྱེད་ལེགས་

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९६

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा।

श्री रोहित एण्ड एशोसियट्स, सिन्धुली ।

९८४९७३२९९५

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता पत्र तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झौता अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री आ.वि. बेलबोट ।

बोधार्थ:

श्री आ.वि. बेलबोट सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।

लेखित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

गुल्मी जिल्ला

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९८



हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री एम.पि. पौडेल एण्ड एसोसियट्स, सिन्धुली
९८५४०४३३८५

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री पेमाटासी आ.वि. चौकीडाँडा ।
२. श्री जनप्रेमी आ.वि. बुदुमचुली ।


निमित्त प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:

श्री पेमाटासी आ.वि. चौकीडाँडा सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।
श्री जनप्रेमी आ.वि. बुदुमचुली सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।



घ्याङलेख गाउँपालिका

गुन्'लेख गा'खु'प'लेख

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४९९

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री वि.पि.देबकोटा एण्ड एसोसियट्स, सिन्धुली ।

९८४९८७५७०८

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३० गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनमा उल्लेख गरी आ.व. २०८३।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम्म सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झैको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री मुक्ति आ.वि. बोक्से ।

बोधार्थ:

श्री मुक्ति आ.वि. बोक्से सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।

मौजित प्रमुख प्रशासकीय अधिकृत



घ्याङलेख गाउँपालिका

सुदूरपश्चिम प्रदेश

गाउँ कार्यपालिकाको कार्यालय



पत्र सङ्ख्या: २०८३।०८४(शिक्षा)

च.नं. :- ४२०

हायुटार, सिन्धुली

मिति २०८३/०५/३०

विषय: लेखापरीक्षक नियुक्ति गरिएको सम्बन्धमा ।

श्री देवकोटा एण्ड कम्पनी मन्थली ,

९८४४०४३९२६

उपर्युक्त सम्बन्धमा सम्बन्धित विद्यालयले पेश गरेको प्राथमिकता तथा यस कार्यालयको मिति २०८३।०५।३१ गतेको निर्णय अनुसार तपाईंलाई तपसिलका विद्यालय तथा सामुदायिक सिकाइ केन्द्रको उल्लेखित सर्तहरू प्रतिवेदनम उल्लेख गरी आ.व. २०८२।०८३ को नियमानुसार लेखापरीक्षणका लागि नियुक्ति गरिएकोले यही असोज २० गते सम् सामुदायिक विद्यालय तथा सिकाइ केन्द्रको लेखापरीक्षण गरी १ प्रति प्रतिवेदन यस कार्यालयमा बुझाउनु हुन अनुरोध छ ।

सर्तहरू:

- (क) सोधनी र कैफियत तलब भएको कुराको जवाफ यथाशीघ्र भए नभएको,
- (ख) पेश भएको आय व्ययको हिसाब रीतपूर्वक भए नभएको,
- (ग) आय व्ययको सेस्ता कानून बमोजिम राखे नराखेको,
- (घ) विद्यालयको आय व्ययको लेखा यथार्थ रूपमा देखिने गरी वासलात दुरुस्त भए नभएको,
- (ङ) कुनै शिक्षक वा कर्मचारीले कानून विपरीत कामकाज वा बेहिसगरे नगरेको,
- (च) विद्यालयको कारोबार सन्तोषप्रद भए नभएको,
- (छ) लेखापरीक्षकले मनासिब र आवश्यक सम्झेको अन्य कुरा,
- (ज) ICAN को पछिल्लो फर्मेट अनुसार प्रतिवेदन पेश गर्नु पर्ने ।

लेखापरीक्षण गर्न तोकिएको विद्यालयहरू

१. श्री नेत्रकाली मा.वि. आँपडाँडा रामपुर ।

बोधार्थ:

श्री नेत्रकाली मा.वि. आँपडाँडा रामपुर सम्बन्धित लेखापरीक्षक सँग समन्वय गरी लेखापरीक्षण गराउने ।

लेखित प्रमुख प्रशासकीय अधिकृत